

सरुमारानी गाउँ कार्यपालिकाले बनाएको तल उल्लेखित नियमावली स्थानीय सरकार सञ्चालन एन, २०७४ को दफा १०२ को उप दफा ३ बमोजिम सवसाधारणको जानकारीको लागि सार्वजनिक गरिएको छ ।

सम्बत् २०७४ सालको नियम नं. ९

“विपन्न असहाय कोष व्यवस्थापन कार्यविधि २०७४”

१. पृष्ठभूमि

यस सरुमारानी गाँउपालिका भित्र रहेका आर्थिक रूपले विपन्न, एकल महिला, जेष्ठ नागरिक, अनाथ बालबालिका, अशक्त, अपांगहरुलाई सहयोग गर्न विपन्न असहाय कोषको व्यवस्था गरिएको छ । यसै अनुरूप सरुमारानी गाँउपालिकाको प्रथम गाँउ सभाबाट पारित आ.व.२०७४।०७५ को वार्षिक बजेट निति तथा कार्यक्रम अन्तगत विपन्न असहायहरुलाई सहयोग प्रयोजनार्थ रु ४ लाख बजेट विनियोजन गरिएको छ । गाँउपालिका मा पूजिगत खर्च तर्फ गाँउपालिका स्तरमा विपन्न असहायहरु लाई गरिने सहयोग व्यवस्थापन गर्नका लागि विपन्न असहाय कोष व्यवस्थापन कार्यविधि २०७४ स्वीकृत गरिएको छ ।

२. उद्देश्य ः

विपन्न असहाय कोष व्यवस्थापन कार्यविधि २०७४ को उद्देश्य निम्नानुसारका रहेका छन् ।

क) सरुमारानी गाँउपालिका भित्रका विपन्न असहाय व्यक्तिहरुलाई सहयोग गरी लोक कल्याणकारी राज्यको अनुभूती गराउनु ।

३. संक्षिप्तनाम र प्रारम्भ ः

क) यस कार्यविधिको नाम सरुमारानी गाँउपालिकाको विपन्न असहाय कोष कार्यविधि २०७४ रहनेछ ।

ख) यो कार्य विधि आर्थिक वर्ष २०७४।०७५ देखि नै लागू हुनेछ ।

४. खर्चगर्ने विधि र प्रकृया ः

यस सरुमारानीगाँउपालिकाभित्रकाविपन्नअसहायहरुकालागिविनियोजन रकमको खर्च गर्ने कार्यविधिनिम्नानुसारको हुनेछ ।

क) पूँजिगतखर्चतर्फको यस विनियोजित रकमबाट विपन्नअसहायको सहयोग कार्यकालागिगाँउकार्यपालिकाले निर्णय गरे बमोजिमखर्च गर्ने व्यवस्थामिलाउनु पर्नेछ ।

तर आकस्मिक रूपमा सहयोग गर्नुपर्नेमागाँउपालिकाको अध्यक्षको सल्लाहबमोजिमआर्थिक सहयोग उपलब्ध गराउन सकिने छ र त्यसको अनुमोदनकार्यपालिकाबाट गराउनु पर्नेछ ।

५. लेखाव्यवस्थापनतथा लेखा परिक्षण

क) गाँउपालिकामाविनियोजितविपन्नअसहायकोषको रकमगाँउकार्यपालिकाकार्यालय मार्फत निकासारिनेछ ।

ख) निकास रकमखर्च गर्ने प्रयोजनकालागिगाँउकार्यपालिकाको प्रमुखप्रशासकियअधिकृत र गाँउकार्यपालिकाको लेखाप्रमुखको संयुक्त दस्तखतबाट खाता संचालनहुने गरी आवश्यकव्यवस्थामिलाइनेछ ।

६. अन्य ः

क) यस कार्यविधिमाउल्लेख भएका कुराको हकमा यसै वमोजिमहुनेछ भने यसमाउल्लेख नभएको विषयहरूको हकमाप्रचलितऐन कानूननियमवमोजिमहुनेछ ।

७. संसोधनतथा परिमार्जन सम्बन्धमा ः

गाँउपालिकाविपन्नअसहायकोषलाई व्यवस्थितबनाउनआवश्यकताअनुसार गाँउकार्यपालिकावाट संसोधनतथा परिमार्जन गर्न सकिनेछ ।

८. खारेजीतथाबचाउ ः

यस कार्यविधिमाव्यवस्थाभएका कुराहरूको हकमा “स्थानीय तहको शासन सञ्चान सम्बन्धिआदेश २०७४” , “स्थानीय निकायआर्थिक प्रशासन सम्बन्धिनियमावली २०६४”को नियमतथाअन्यप्रचलितकानून संग वाझिएको हकमावाझिएको हदसम्मखारेजीहुनेछ ।

आज्ञाले,

शारदा रजौरै

कार्यकारीअधिकृत

प्रमाणीकरण मिति ः २०७४।१०।१५